



नारायण नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

दैलेख बजार, दैलेख ।

कर्णाली प्रदेश, नेपाल ।

सवारी साधन तथा मोटरसाईकल खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७५/०५/२९ गते)

- यस कार्यालयलाई आवश्यक पर्ने तपसिल बमोजिमका सवारी साधन तथा मोटरसाईकलहरू खरिद गर्नुपर्ने भएकोले सवारी साधनको हकमा सप्लाई गर्न ईच्छुक उत्पादक कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता (Importer) ले र मोटरसाईकलको हकमा Importer वा Local Agent (Authorized Dealer) ले मात्र देहाय बमोजिमका शर्तहरूको अधिनमा रहि रितपूर्वकको बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
- सूचना प्रकाशित भएको मितिदेखि ३० औं दिन कार्यालय समयभित्र बोलपत्रदाताले अध्यावधिक नविकरण गरेको फर्म, कम्पनी वा संस्था दर्ताको प्रमाणपत्र, व्यवसाय दर्ताको ईजाजतपत्र, मूल्य अभिवृद्धि कर (VAT) मा दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्र, आ. व. २०७३/०७४ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र वा आ. व. २०७५ को कर/आय विवरण पेश गरेको प्रमाणपत्र, उत्पादक कम्पनीले नेपालमा रहेको आधिकारीक बिक्रेता (Importer) लाई यस कार्यालयमा बोलपत्र खरिद तथा दाखिला गर्न अधिकार प्रत्यायोजन गरेको Manufacturer's Authorization Letter (तोकिएको ढाँचा अनुसार) का प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपीहरू तथा निवेदन साथ पेश गरि नियमानुसार लाग्ने राजस्व दस्तुर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, दैलेखमा रहेको संचित कोष खाता नं. ४०१०३०४०१८१०२ मा जम्मा गरेको सक्कल भौचर (फिर्ता नहुने) बुझाई बोलपत्र फारम यस कार्यालयबाट उपलब्ध गराईने छ ।
- खरिद गरिएका बोलपत्र फारमहरूको महलहरू बोलपत्रदाताले स्पष्ट रूपमा भरी प्रत्येक पानामा सहीछाप गरि सूचना प्रकाशित भएको मितिदेखि ३१ दिनको १२:०० बजेभित्र यस कार्यालयमा उपस्थित भई बोलपत्र दर्ता गरिसक्नु पर्नेछ ।
- बोलपत्र दाखिला गर्दा बोलपत्र जमानत वापतको रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, दैलेखमा रहेको धरौटी खाता नं. ४०१०३०३००७१०२ मा दाखिला गरेको सक्कल बैंक भौचर वा मान्यता प्राप्त बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको कम्तिमा १२० म्याद भएको बैंक जमानीपत्र (Unconditional Bid Bond) बोलपत्रसाथ पेश गर्नुपर्नेछ । यसरी पेश गरिने जमानत वापतको बैंक भौचर, रसिद वा बैंक जमानीपत्र यो सूचना प्रकाशित भएको मिति पछिको हुनुपर्नेछ र बैंक जमानीपत्रको उल्लेखित म्याद बोलपत्र दाखिला गर्ने अन्तिम मितिदेखि हुनुपर्नेछ ।
- दर्ता हुन आएका सिलबन्दी बोलपत्र फारमहरू यस कार्यालयमा बोलपत्र दाखिला गर्ने अन्तिम दिन दिउँसो २:०० बजे बोलपत्रदाताहरू वा निजको प्रतिनिधिहरूको रोहवरमा खोलिने छ तर बोलपत्रदाताहरू तथा निजका प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । बोलपत्र फारम खरिद गर्ने तथा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू विदा पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछन् ।
- रित नपुगेका र म्याद नाघि आएका बोलपत्र उपर कुनै कार्यवाही गरिने छैन ।
- दर्ता हुन आएका बोलपत्रहरू स्वीकृत गर्ने, आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
- बोलपत्र सम्बन्धी अन्य शर्तहरू बोलपत्र फारममा उल्लेख गरे बमोजिम हुनेछन् ।
- अन्य कार्यविधिहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संसोधन समेत) अनुसार साथै नेपाल सरकारका अन्य प्रचलित कानून बमोजिम हुनेछन् ।
- बोलपत्र सम्बन्धी अन्य थप केही कुराहरू बुझ्नु परेमा यस कार्यालयको फोन नं. ०८९-४१०१३५ मा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने छ ।

ठेक्का नं.	सामानको विवरण	आवश्यक मालसामानको छोटकरी विवरण	आवश्यक संख्या	बोलपत्र फारम दस्तुर रु.	जमानत रकम कबोल अंकको
NM/GOODS/ NCB /01/ 2075/076	Hardtop Jeep	4WD, RHD Hardtop Jeep, Engine Power Output Not Less than 120 BHP & others are as per approved technical specification.	थान १ (एक)	३,०००/-	कम्तिमा २.५० प्रतिशत
NM/GOODS/ NCB /02/ 2075/076	Motorcycle	Petrol Engine Displacement (160±2%) CC & Others are as per approved Technical Specification.	थान ९ (नौ)	३,०००/-	कम्तिमा २.५० प्रतिशत

प्रमुख प्रशासकिय अधिकृत